



नवजीवन सहकारी संस्था लिमिटेड
Navjeevan CooperativeS Limited
 (सहकारी ऐन २०४८ अन्तर्गत स्थापित)

खाता नं. []

मिति : []

श्रीमान् शास्त्रा प्रबन्धक ज्यू
 नवजीवन सहकारी संस्था लिमिटेड
 शास्त्रा/सेवा केन्द्र

खाता खोल्ने फाराम

फोटो

महाशय,

देहाय उल्लेख भए बमोजिम मेरो/हाम्रो नाममा यहाँको संस्थामा खाता खोली दिनहुन अनुरोध गर्दछु/गर्दछौ ।

क) खाताको प्रकार

- विशेष बचत साधारण बचत घरेलु बचत महिला बचत जेष्ठ नागरिक बचत नवजीवन सुपर सेमिङ्ग्राम
 मुद्राती महिने/वर्षे

ख) व्यक्तिगत खाताको विवरण

खातावालाको पुरा नाम :

खातावालाको नाम अंग्रेजीमा :

खातावालाको पुरा ठेगाना :

उमेर :

सम्पर्क नम्बर :

ग) नावालक खाताको हकमा :

संरक्षकको नाम :

संरक्षकको ठेगाना :

संरक्षक साँगको नामा :

सम्पर्क नम्बर :

नावालक बालिग हुने मिति :

संसरक्षकको नागरिकता नम्बर :

घ) फर्म/संघ संस्थाको खाताको विवरण

फर्म/संघ संस्थाको नाम :

फर्म/संघ संस्था दाता न. :

फर्मको प्रोप्राइटरको नाम :

फर्मको ठेगाना :

दर्ता मिति :

सम्पर्क न. :

पान न. :

कार्यालयको छाप

ङ) संयुक्त खाताको हकमा :

१. नाम :

ठेगाना :

सम्पर्क न.

२. नाम :

ठेगाना :

सम्पर्क न.

३. नाम :

ठेगाना :

सम्पर्क न.

४. नाम :

ठेगाना :

सम्पर्क न.

(कृपया प्रत्येक आवेदकले हुटाहुटै ग्राहक पहचान विवरण फाराम अनिवार्य भर्नुपर्ने छ ।)

च) खाता सञ्चालन :

परिचय गर्नेको

नाम :

ठेगाना:

खाता न.

दस्तखत :

छ) ईच्छाएको व्यक्तिको आवश्यकता : छ छैन

यहाँ नवजीवन सहकारी संस्था लिमिटेडमा मेरो नाममा रहेका माथि उल्लेखित खातामा बाँकी रहेको सम्पूर्ण रकम मेरो शेष पछि प्राप्त गर्न निम्न व्यहोरा भएका व्यक्तिलाई ईच्छाएको हु ।

नाम	नामा	ठेगाना	उमेर	फोटो

साक्षीको विवरण : (अंशियार भन्दा बाहिरको व्यक्ति ईच्छाएमा मात्र)

क्र.सं.	नाम	ठेगाना	दस्तखत
१			
२			

म/हामी यस नवजीवन सहकारी संस्था लिमिटेडमा यसै खाता खोल्ने फारामको पछाडी उल्लेखित निक्षेप खाता सम्बन्धि शर्त एवम् बन्देजहरू पठि/बुकि त्यसको अधिनमा रहि खाता सञ्चालन गर्न स्वीकार गर्दछु/छौं । म/हामी उक्त शर्त एवम् बन्देजहरू तथा सेवामा हुने संशोधन समेत स्वीकार गर्दछु/छौं । म/हामीले खाता खोल्द्याको समयमा नै नवजीवन सहकारी संस्था लिमिटेडले कुनै पनि सेवा सुविधा कुनै सूचना दिई वा नदिई बन्द गर्न वा संशोधन गर्न सक्नेछ भनि बुझेको हु/छौं । म/हामीले नवजीवन सहकारी संस्था लिमिटेडले लिनुपर्ने शुल्क तथा खर्चहरू मेरो खाताबाट असुल उपर गर्ने अस्तियारी दिएको हु/छौं ।

खाताबालाको नाम :

ठेगाना :

विशेष निर्देशन (यदि भएमा)

खाता खोल्नेको दस्तखत
संरक्षकको दस्तखत

ठेगाना प्रस्तु भएको नक्सा :

स्थायी ठेगानाको नक्सा :	N उत्तर ↑	हालको ठेगानाको नक्सा :	N उत्तर ↑

शर्तहरू

- मेरो/हाम्रो/फर्मको नाममा त्यस संस्थामा खाता खोलेपछि निक्षेपकर्ताको हैसियतले त्यस संस्थाको हाल भईरहेको नियम र पठि बन्ने नियम पालना गर्न मंजुर हु/छौं ।
- ठेगाना कर्यकदाचित परिवर्तन भएमा त्यस संस्थालाई तुरुन्त सूचना गरिने छ ।
- मैले/हामीले काटिने चेक तथा दरपिठमा अधिकार प्राप्त ब्यक्तिको दस्तखत हुनेछ र ती सबै मेरो/हाम्रो अस्तियार अनुसार भए गरेको हुँदा ती सबैमा मंजुर हु/छौं ।
- संस्थाबाट दिइने स्टेटमेण्ट इन्ट्री भिडान गर्ने कर्तव्य मेरो/हाम्रो हुनेछ । त्यसमा दिइएको हिसाब उचित नलागेमा समयमा संस्थालाई सूचना गर्ने हु/छौं । संस्थाले समयमा नै सूचना नपाए उपलब्ध गराएको व्यालेन्स सही छ भनि संस्थाले ठानेमा फरक पर्ने छैन ।
- मैले/हामीले लिचेक्से चेक तथा अन्य सूचनाका आधारमा मेरो/हाम्रो खाता डेबिट, क्रेडिट गर्नुहोला । यसै गर्दा भएको अधिकार्ड (Overdraft) प्रति म/हामी जिम्मेवार हु/छौं ।
- त्यस संस्थाको नियन्त्रण वाहिरको कारणबाट कुनै रकम कट्टी गर्न र संस्थाको बक्यौता बाँकी भएमा संस्थाले सो रकम मेरो/हाम्रो खाताबाट खर्च लेख्न सक्नेछ । तर साधारणतया मेरो/हाम्रो पूर्ण स्वीकृत देवर खाताबाट रकम काटिने छैन भन्ने कुरामा विश्वस्त हु/छौं ।
- संस्थाको नियमानुसार खाताबाट कटाइएको कमिशन चार्ज, व्याज तथा अन्य वापतको रकममा मैले/हामीले विवाद उठाउने छैन/छैनौ ।
- मेरो/हाम्रो पूर्व सूचनाबाट अधिकार प्राप्त दस्तखत नमूना जाहिले पनि फेर्ने सक्नेछ ।
- चेकबुक र पासबुकको कमर पेजमा दिइएको नियमहस्तको पनि पालना गर्ने व्यहोरा विश्वास दिलाउद छु/छौं ।
- खाताबाट पाउने व्याज रकममा नियमानुसार व्याज करकट्टी गरेको मंजुर हु/छौं ।
- संस्थाले दिने व्याज परिवर्तन भएमा सोही बमोजिम लिन मंजुर हु/छौं ।
- चेकमा गरिने दस्तखत संस्थालाई दिइको दस्तखत नमूना बमोजिम हुनुपर्छ र चेकमा कोहि हेरफेर गरिएमा पुरा दस्तखतबाट त्यसलाई प्रमाणित गर्नु पर्नेछ ।
- संस्थाबाट जारी गरिएको चेक तथा अन्य क्रेडिटहरू खाताबालाका सम्पति हुन र तिनलाई सदैव सुरक्षित राख्न खाताबालाको नै जिम्मेवारी हुनेछ । यी क्रेडिटहरू चोरी भए वा हराएमा संस्थालाई तत्काल खबर गर्नुका साथै लिसित जानकारी समेत दिनुपर्नेछ । जारी गरिएको कुनै चेकको भुक्तानी रोकका गर्न खाताबालाले निर्देशन नदिएको अवस्थामा वा दिइएको निर्देशन पालनाका लागि पर्याप्त समय नभइ भुक्तानी हुन गएमा संस्था जबाफदेही हुने छैन ।
- ग्राहकको खातामा गरिने जम्मा वा खर्च रकमलाई अभिलेख गर्ने कुरामा संस्थाले पुरापुरा ध्यान दिनेछ । कारणवश कुनै गलती भएको खण्डमा विना सूचना खाता समायोजन गरि सच्याउने र खाताबालार्संग लिन बाँकी रकम असुल गर्ने अधिकार संस्थालाई हुनेछ ।
- अन्यथा सम्झौता भएको अवस्थामा बाहेक दुई वा दुईभन्दा बढी ब्यक्तिको नाममा रहेको कुनै खाताको रकम ती मध्ये कुनै ब्यक्तिको मृत्यु भएमा जिवित खाता सञ्चालक र मृत्यु भएका सञ्चालकको कानूनी हक्कबालालाई बराबरी हिसाब गरिनेछ ।
- खाताका हस्ताक्षरी मध्ये कसैबाट विवादर्पद निर्देशन जारी भएमा विवाद सम्बन्धमा सन्तोषजनक परिमाण नआएसम्म संस्थाले खाता सञ्चालन रोकका गर्न सक्नेछ ।
- ईन्टरनेट वा कम्प्युटर प्रविधिमा भएमा प्राविधिक गडबडीहरू वा संस्थाको क्षमता वाहिरको दैवीय प्रकोपबाट उत्पन्न परिस्थितिका कारण खाताबालाई पर्न जाने नोकसानी वा क्षतिपूर्ति संस्था कुनै किसिमको जिम्मेवार हुनेछैन ।
- खाताको जानकारी सामान्यतया टेलिफोनको माध्यमबाट दिइने छैन ।
- माथि उल्लेखित व्यवस्था वा शर्तहरूलाई विना पूर्वसूचना हेरफेर गर्ने अधिकार संस्थासंग सुरक्षित रहेको छ र त्यसरी हेरफेर वा थप गरिएको शर्तहरू खाताबालाका लागि तत्काल लागु हुनेछ ।

खाता खोल्नेको दस्तखत
संरक्षकको दस्तखत

खाता खोल्ने आदेश दिनेको
अस्तियारी प्राप्त दस्तखत/शास्त्र प्रबन्धक

नोट : ब्यक्तिगत खाताको हक्कमा नागरिकता प्रमाण-पत्र प्रतिलिपि वा मान्यता प्राप्त निकायबाट परिचय खुलेको परिचय पत्र, फर्मको खाताको हक्कमा रजिस्ट्रेशन प्रमाण-पत्र, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि र प्रालिन, कम्पनी, स्कूल, क्याम्पस, संघ संस्थाको हक्कमा सञ्चालक समितिको निर्णय, विनियम, सम्बन्धित क्रायालयको सिफारिस पेश गर्नुपर्नेछ । ब्यक्तिगत, निरक्षर र नाबालकको नाममा खाता खोल्द्या ३ प्रति पासपोर्ट साइजको फोटो अनिवार्य हुनेछ र नाबालकको हक्कमा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि वा संरक्षकको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ ।